



अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको कार्यालय



प.सं. २०७९/८०
च नं ११८

मिति-२०७९/०४/२४

श्री सहकारी संस्थाहरु सबै,
अर्जुनधारा नगरपालिका, झापा

बिषय- सूचना उपलब्ध गराउने सम्बन्धमा ।

प्रस्तुत बिषयमा यस अर्जुनधारा नगरपालिका कार्यक्षेत्र भई संचालित सहकारी संस्थाहरुमा सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशन, २०७९ कार्यान्वयनका लागि सहकारी विभागबाट निर्देशन जारी गरीएकोले सोही व्यहोरा अनुरूप के कस्तो कार्य भैरहेको थियो /छ ? सोको यथार्थ जानकारी तथा उक्त सहकारी संस्थाले गरेको बचत परीचालन, ऋण लगानी, खराब कर्जाको विवरण, सहकारीको चल पूँजी, स्थिर पूँजी, नियमित ऋण असुली, अनियमित ऋण असुली, ऋण लगानीको क्षेत्र तथा प्रचलित कानुन बमोजिम स्थानीय सरकारलाई बुझाउने पर्ने विवरण पत्र पाएको मितिले ७ दिन भित्र यस कार्यालयमा बुझाउन अनुरोध छ, साथै सहकारी संघसंस्थामा सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशन, २०७९ समेत यसै पत्रसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ ।

११८

गीता कुमारी राई
प्रमुख प्रशासकीय अधिकृत



नेपाल सरकार

भूमि व्यवस्था, सहकारी व्यवस्थाएँ भिरी निवारण मन्त्रालय

फोन: ४४६५३६२, ४४६११७७
ईमेल: sahakaribivag@gmail.com
वेबसाइट: www.deoc.gov.np

सहकारी व्यवभाग

नयाँ व्यानिश्वस्तुकाठमाडौं

पत्र संख्या: ०७८/७९
चलानी नं:-

(ख) सदस्य केन्द्रीयतासम्बन्धी :

- (४) सहकारी संघसंस्थाहरुले सदस्य केन्द्रीयतामा आधारित रही सदस्यता सदैव खुल्ला रहने। कृतिम छेकवार खडा गरी सदस्यता प्राप्त गर्ने अधिकारको कुनै पनि कार्यहरु नगर्ने। संस्थावाट सेवा प्रदान गर्दा सदस्यले आफू सुरक्षित हुन्छु र मेरो हित विपरीतको कार्य हुने छैन भन्ने विश्वासको भावना बढाउन र सदस्यको अधिकारको संरक्षण हुने गरी कार्यशैली र व्यवहारलाई उच्च प्राथमिकता दिई कार्यान्वयन गर्ने। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला सदस्यहरुलाई उच्च प्राथमिकता दिई सेवाप्रवाह गर्ने। तदनुसारको सेवास्थलको विन्यास (Lay out) मा ध्यान दिने। संस्थाले सदस्यहरुलाई प्रदान गर्ने सेवाहरुमा लाग्ने सेवा शुल्क, व्याज, हजारासम्बन्धी प्रक्रियाका विषयहरु समावेश गरी संस्थाको बडापत्र जारी गर्ने। संस्थावाट उपलब्ध हुने सेवा, सेवाको प्रकार, सेवा प्राप्त गर्ने प्रक्रिया, सेवा प्राप्त गर्दा लाग्ने समय, जिम्मेवार शाखा वा कर्मचारी र सेवाका शर्तहरु समेत समावेश गरी बढीमा ३ महिनाभित्र बडापत्र, सूचना पाटी र संस्थाको वेभसाइटमा सार्वजनिक गर्ने।
- (५) सहकारी संघसंस्थाहरुले आफूना सदस्यहरुलाई वित्तीय साधारणा र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्ने, जोखिम सिंजना नै हुन नदिन निरोधात्मक (Preventive) कार्यतर्फे केन्द्रित हुने। सदस्यको गुनास्थुको अभिलेखीकरण र सुनुवाईको प्रगति देखिने गरी अभिलेख राख्ने, सदस्यको सन्तुष्टि सम्भेदक्षण गर्ने, गुनासो सुनुवाई संयन्त्र, गुनासो सुन्ने अधिकारी, गुनासो सुनुवाई प्रक्रियासमेत देखिने गरी संस्थाको गुनासो सुनुवाई कार्यविधि जारी गरी कार्यान्वयन गर्ने। सदस्यले सेवा प्राप्त गर्दा तेसो पक्षको संलग्नतालाई पूर्णतः निरुत्साहित गर्ने गरी कार्यप्रक्रिया व्यवस्थित गर्ने, संस्थाको आन्तरिक विवाद निरूपण गर्न आवश्यकै कार्यविधि र संयन्त्रको विकास गरी लाग्ने गर्ने। सदस्यहरुको व्यावसायिकता विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने।

(ग) आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी :

- (६) सहकारी संघसंस्थाहरुको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिका पदाधिकारी र व्यवस्थापकले संघसंस्थाको विनियममा निर्धारित आफूनो अधिकार क्षेत्र वाहिर गर्दै कामकारबाही नगर्ने/नगराउने र त्यसरी गरेको काम कारबाही उपर निजहस्तालाई नै व्यक्तिगत रूपमा उत्तरदायी बनाउने। समितिका सदस्यहरु एकै अवधिमा समानस्तरको थार्को सहकारी संघसंस्थाको कर्मचारी वा कुनै समितिमा संलग्न हुन नपाउने गरी सदस्य, समिति, उपसमिति र कर्मचारीहरुको लागि आचार सहिता तयार गरी पालना गर्ने, गराउने।
- (७) सहकारी संस्थामा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ़ गर्न लेखा सुपरीवेक्षण समिति सक्रिय रहने। समितिले संस्थाको आन्तरिक लेखा परीक्षण गर्ने गराउने, आर्थिक कारोबारको नियमित निरीक्षण तथा मूल्याङ्कन गर्ने, सञ्चालक समितिको कामकारबाहीको सुपरीवेक्षण गर्ने, समितिलाई सुझावको रूपमा चौमासिक प्रतिवेदन पेश गर्ने। त्यसैगरी वार्षिक प्रतिवेदन साधारण समामा पेश गर्ने, साधारण समाको निर्देशन, निर्णय र सञ्चालक समितिको निर्णयहरु कार्यान्वयन गराउन जोड दिने जस्ता कार्यमा लेखा सुपरीवेक्षण समितिले सक्रिय रूपमा भूमिका निर्वाह गर्ने।

(घ) सञ्चालन र व्यवस्थापनसम्बन्धी :

- (८) सहकारी संस्थाले काउन्टरमा रहेको नगद र दुकुटी (भल्ट) को अनिवार्य विमा गर्ने। कुनै कर्मचारी वा पदाधिकारीको नियत वा लापरबाहीका कारणले नगदको हिनामिना, हानी नोकसानी, चोरी, लुटाघाट

दर्जिदार



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा उद्योगी निवारण मन्त्रालय

फोन. : ४४६५३६२, ४४६११७७
ईमेल. sahakaribivag@gmail.com
वेबसाइट : www.deoc.gov.np

सहकारी विभाग

नयाँ बाल्कोट, काठमाडौं

पत्र संख्या :- ०७८/७९

चलानी नं.:-

जस्ता कार्य भएको पाइएमा सम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाई प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने ।

- (१) सहकारी संघसंस्थाहरुले टिकटक, भाइवर, फेसबुक जस्ता सामाजिक संजाल, विद्युतीय तथा छापा माध्यम प्रयोग गरी संस्थागत सूचना संप्रेषण गर्ने बाहेक कुनै चिठ्ठा, उपहार, बढी व्याज लगायतका प्रलोभनजन्य कार्य गरी सदस्य बनाउने, बचत संकलन गर्ने तथा ऋण उपलब्ध गराउने गरी विज्ञापन वा प्रचारप्रसार नगर्ने । संस्थाले कमिसन एजेन्ट राखी वा कसैलाई कमिसन वापत कुनै किसिमको पारिश्रमिक दिएर शेयर, बचत वा अन्य कुनै प्रकारको रकम संकलन नगर्ने, नगराउने ।
- (२) सञ्चालकसमिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, उपसमितिका पदाधिकारी, सल्लाहकार तथा कर्मचारीहरुबाट लिने ऋणको व्याज कम र सदस्यबाट लिने ऋणको व्याज बढी नगर्ने । त्यसैगरी उल्लिखित पदाधिकारीलाई वितरण गर्ने लाभांशको प्रतिशत बढी र सदस्यलाई वितरण गर्ने लाभांशको प्रतिशत कम हुने गरी विभेदजन्य कार्य नगर्ने । त्यस्तो कार्य गरेको पाइएमा कम तिरेको व्याज र बढी लिएको लाभांश वापतको रकममा संस्थाले लिने गरेको अधिकतम व्याजसमेत जोडी संघसंस्थाको जगेडा कोषमा दाखिला गर्ने । तर साधारण सभावाट पारित कार्याधिको अधिनमा गही संघसंस्थामा कायरत कर्मचारीहरुलाई दिइने सुविधामा सहुलियतपूर्ण व्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।
- (३) सहकारी संघसंस्थाहरुले अधिकार प्राप्त अधिकारीको लिखित स्वीकृति नलिई प्रदेश कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय, फिल्ड कार्यालय, सदस्य सेवा केन्द्र/कार्यालय, विक्री केन्द्र/कार्यालय आदि खोल्ने, स्थानान्तरण गर्ने लगायतका कार्य गरी सदस्य बनाई शेयर तथा बचत संकलन गर्ने, ऋण लगानी गर्ने/गराउने कार्य नगर्ने । उपयुक्त कार्यहरु सहकारीजन्य ठारीको कसुर मारी प्रचलित कानून बमोजिम कारबाही हुने हुँदा यस्ता कार्यहरु नगर्ने, नगराउने । स्वीकृति लिई सञ्चालन भएको अवस्थामा सो सम्बन्धी जानकारी सम्बन्धित संस्था रहेको प्रदेश र स्थानीय तहलाई समेत दिनुपर्नेछ ।
- (४) सहकारी संघसंस्थाहरुले ATM, QR Code, Mobile Banking लगायतका अन्य विद्युतीय प्रविधि प्रयोग गरी सेवाप्रवाह गर्दा संस्थाको विनियमको उद्देश्य तथा कार्यहरुमा समावेश गरी साधारण सभा र नियामक निकायबाट स्वीकृत गरेको हुनुपर्नेछ । विद्युतीय माध्यममार्फत उल्लिखित कारोबार गर्दा नेपाल राष्ट्र बैंकले तोकेका मापदण्ड समेत पूरा गर्ने । सदस्यहरुलाई यस्ताप्रकारका सेवाप्रवाह गर्दा लाग्ने न्यूनतम सेवा शुल्क सञ्चालक समितिले स्वीकृत गरे अनुसारको मात्र लिने गरी सेवा सञ्चालन गर्ने । यसरी सेवाप्रवाह गर्ने संघसंस्था र सो सेवा प्रदायकबीच भएको सम्झौताको प्रति नियामक निकायमा सम्झौता भएको मितिने १ (एक) महिना भित्र पेश गर्ने ।

(५) समिति/उपसमिति तथा साधारण सभासम्बन्धी :

- (५) सहकारी संघसंस्थाहरुको जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन ऋण लगानी उपसमितिले जोखिमको विश्लेषण गरी सोको प्रतिवेदन सञ्चालक समितिमा पेश गर्ने । सञ्चालक समितिले उबल प्रतिवेदन र नियामक निकायबाट प्राप्त निरीक्षण तथा अनुगमनको प्रतिवेदनलाई साधारण सभामा अनिवार्य छलफलको विषय बनाउने ।
- (६) सहकारी संघसंस्थाहरुले कार्यालय भवन, जग्गा, गोदाम, शित भण्डार लगायतका अचल सम्पत्ति खरिद गर्नुपर्ने भएमा साधारण सभावाट निर्णय गराई सदस्यको बचत रकम बाहेक जगेडा कोष र शेयर पूँजीको रकमबाट मात्र खरिद गर्नुपर्ने । यसरी खरिद गर्दा अनिवार्य रूपमा प्राथमिक पूँजीकोषको

राजिष्ठार



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा ग्रामीण निवारण मन्त्रालय

फोन: ४४६५३६२, ४४६११७७
ईमेल: sahakari@ivag@gmail.com
वेबसाइट: www.deoc.gov.np

सहकारी विभाग

नयाँ बनेश्वर क्लॉष्टमाडौं

पत्र संख्या :- ०७८/७९
चलानी नं:-

(२७) वित्तीय कारोबार गर्ने संघसंस्थाहरुले PEARLS Monitoring System लाई पालना गरी संस्थाको वित्तीय संरचनालाई PEARLS का मानकले तोकेको सूचक भित्र राख्ने साथै सदस्य केन्द्रीयता सूचकांक (MCI) का सूचकहरुको पूर्ण परिपालना गर्ने ।

- (२८) तरलता व्यवस्थापन तथा आर्थिक स्रोत परिचालनसम्बन्धी :
- (२९) सहकारी संघसंस्थाहरुले सबै समयमा तरलता (Liquidity) कम्तीमा कुल बचतको १०-१५% कायम राख्ने । १०% भन्दा कम तरलता रहेको अवस्थामा व्यवस्थापकले सञ्चालक समितिलाई जानकारी गराउने । तरलता व्यवस्थापनमा सञ्चालक समिति जिम्मेवार रहने । सहकारी संघसंस्थाहरुले साप्ताहिक रूपमा तरलताको गणना गर्ने । लेखा सुपरीवेक्षण समितिको चौमासिक प्रतिवेदनमा सो विषय समावेश गरी सञ्चालक समितिमा पेश गर्ने । तोकिए बमोजिमको तरलता व्यवस्था नगरी संस्थाले लाभांश वितरण नगर्ने । लाभांश वितरण गरेमा सञ्चालक समिति र व्यवस्थापकबाट दामासाहीले असुल उपर गरी संस्थाको जगेढा कोषमा दाखिला गर्ने ।
- (३०) महासंघ, संघहरु एवं सहकारी बैंकले ऋण लगानीलाई अधिकतम उत्पादनमुखी, स्थानीय स्रोत साधनहरुको प्रभावकारी परिचालन, व्यावसायिकताको विकास, वातावरण संरक्षण, रोजगारी सिर्जना आदिमार्फत गरिवीभ्युनीकरणतार्फ उच्च प्राथमिकता दिनुपर्ने । संस्थाको स्वीकृत विनियमको उद्देश्य र कार्य विपरीत व्यापार मात्र गर्ने उद्देश्यले कुनै पनि मालसामान तथा अचल सम्पत्ति खरिद नगर्ने ।
- (३१) सहकारी संघ संस्थाहरुले जलविद्युत आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटल व्यवसाय, पेट्रोल पम्प लगायतका परियोजनाहरु संचालन गर्ने उद्देश्य तथा कार्यहरु विनियममा समावेश नगरी कुनै पनि परियोजनामा लगानी नगर्ने । परियोजना सञ्चालन गर्ने गरी विनियम स्वीकृत गरेका संघसंस्थाहरुले यस्ता परियोजनामा गरेको लगानी संस्थाको पूर्ण व्यापित्व कायम हुने गरी मात्र गर्नुपर्ने । संस्थाले सदस्यको बचत रकम परिचालन गरी परियोजनामा लगानी नगर्ने । यस्ता परियोजनामा प्रवाह हुने सदस्यको बचत रकम परिचालन गरी परियोजनामा लगानी नगर्ने । आन्तरिक कोष परिचालन गरी परियोजनामा बाट्य ऋण कुल सम्पत्तिको ५% मा नबढने गरी गर्ने । आन्तरिक कोष परिचालन गरी परियोजनामा लगानी गरेको अवस्थामा पूँजी कोषको सीमा कायम गर्ने । माथि उल्लिखित व्यवस्थामा अन्यथा भएमा सञ्चालक समिति तथा खाता सञ्चालन गर्ने अधिकारीको समेत जिम्मेवारी हुने हुँदा लगानी गरिएको उक्त रकममा तत्कालको अधिकतम व्याजदर समेत जोडी दामासाहीले असुल उपर गरी संस्थाको उक्त रकममा तत्कालको अधिकतम व्याजदर समेत जोडी दामासाहीले असुल उपर गरी संस्थाको खातामा जम्मा गर्ने । नेपाल सरकारको स्वीकृतिमा बाह्य मुलुकबाट ऋण लिने संघसंस्था वा विशिष्टकृत सहकारी संघ वा दुई वा दुई भन्दा बढी संघसंस्थाले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आफ्नो उत्पादन र सेवाको व्याजारिकरण गर्दा ५% को सीमासम्बन्धी व्यवस्था लागू हुने छैन ।

- (३२) सहकारी संघसंस्थाहरुले एक लाख रुपैयाँ भन्दा बढीको ऋण लगानी गर्दा सामूहिक जमानी वा व्यक्तिगत धन जमानी वा धितो लिएर मात्र गर्ने । ऋणको धेत्रगत वर्गीकरण गर्ने । प्रवाह भएको कुल ऋणको कम्तीमा ५१ प्रतिशत ऋण उत्पादन तथा आयमूलक व्यावसायमा लगानी गर्ने । विभागले तोकेको सन्दर्भ व्याजदर अनुसार व्याजदर कायम गर्ने । महामारी वा विपद घोषणाको समयमा बाहिक ऋणको पुर्नतालिकीकरण र पुर्नसंरचना नगर्ने ।

(ज) कर्मचारी व्यवस्थापनसम्बन्धी :

- (३३) सहकारी संघसंस्थाहरुले आफ्नो कार्यबोक्ष विश्लेषणको आधारमा साधारण सभावाट वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कर्मचारीको दरबन्धी र कर्मचारी सम्बन्धी कार्यविधि स्वीकृत गरी कर्मचारी

राजिक्षम



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी विभागी निवारण मन्त्रालय

फोन: : ४४६५३६२, ४४६११७७
ईमेल: sahakaribivag@gmail.com
वेबसाइट: www.deoc.gov.np

सहकारी विभाग

नयाँ वानिश्वर, काठमाडौं

पत्र संख्या :- ०७८/७९

चलानी नं:-

पदपूर्तिको व्यवस्था मिलाउने । स्वीकृत दरबन्दीमन्दि बढी कर्मचारी भर्ना गरी तलब भत्ता भुक्तानी गरेको पाइएमा त्यसरी भुक्तानी गरेको सम्पूर्ण रकम सञ्चालक समिति र व्यवस्थापकबाट दामासाहीले असुलउपर गरी संस्थाको खातामा दाखिला गर्ने । संस्थाका कुनै पनि कर्मचारीलाई श्रम ऐनले निर्धारण गरेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी मासिक पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउने ।

(भ) अभिलेख व्यवस्थापन तथा लेखा परीक्षणसम्बन्धी :

- (३३) सहकारी संघसंस्थाहरुले वित्तीय कारोबार लगायत संघसंस्थासँग सम्बन्धित गतिविधिहरुको विवरण सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (www.copomis.gov.np) मा आवद्ध भई सो प्रणालीमा अद्यावधिक विवरणहरु अनिवार्य रूपमा प्रविष्ट गर्ने । संस्थाका मासिक, वार्षिक विवरण, सदस्यको विवरण, सम्पत्ति शुद्धीकरण निवारण लगायत साधारण सभा, लेखा परीक्षणसम्बन्धी अन्य प्रतिवेदनहरु सोही प्रणालीमाफत प्रेषित गर्ने ।
- (३४) सहकारी संघसंस्थाहरुले नेपाल सरकारबाट जारी गरेको लेखामान अनुरूप लेखा अभिलेख राख्ने । सहकारी विभागबाट सफ्टवेयरको न्यूनतम मापदण्ड लागू भएपछि सोही वर्मोजिम हुने गरी हाललाई सञ्चालक समितिबाट निर्णय गराई गुणस्तरीय र सुरक्षित सफ्टवेयरको प्रयोग गर्ने ।
- (३५) सहकारी संघसंस्थाहरुले अन्तिम वा बाह्य लेखापरीक्षण गराउँदा राष्ट्रिय लेखामान अनुरूप लेखा राखे नराखेको, सहकारी ऐन नियम र यस निर्देशनको परिपालना भए नभएको, सम्पत्ति शुद्धीकरण निवारण कानून तथा निर्देशनको पालना भए नभएको, सहकारीका मानक अनुरूप लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षकको विशेष टिप्पणीसहितको लङ्घफर्म समेत समावेश गर्ने ।

(न) खारेजी तथा बचाउ सम्बन्धी :

- (१) सहकारी विभागबाट मिति २०७८/११/०९ मा सहकारी संघसंस्थालाई जारी एकीकृत निर्देशन खारेज गरिएकोद्वारा ।
- (२) सहकारी विभागबाट यस अधि जारी भएका परिपत्र अनुसार भए गरेका कार्यहरु यसै वर्मोजिम भए गरेको मानिनेछ ।

(रुद्रप्रसाद पौडेल)
रजिस्ट्रार